

आर्थिक वर्ष २०७८/०७९ को तेश्रो त्रैमासिकको वित्तीय विवरण

लेखा परिक्षण हुन बाँकी				
वास्तविक				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यसम्ममा	अधिल्लो त्रैमासिकको अन्त्यसम्ममा	अधिल्लो आव.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
१	श्रोत (१.१ देखि १.५ सम्म)	१३,७०७,०९६,१४२	१२,९७७,५१२,४२९	९,२१७,११५,२०६
१.१	चुक्ता पूँजी	२,१५०,०००,०००	२,१५०,०००,०००	१,५०५,०००,०००
१.२	जगेडा तथा कोष	१,०९२,७२७,३९२	१,१६३,७०६,४०१	७३०,७५४,०६९
१.३	जीवन बीमा कोष	१०,३४२,९५४,५९४	९,५३४,५०५,३१४	६,९००,२१०,६९१
१.४	महा-विपत्ती जगेडा	१२१,४१४,१४६	१२९,३००,७३३	८१,१९०,४५३
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-	-
२	उपयोग (२.१ देखि २.६ सम्म)	१३,७०७,०९६,१४२	१२,९७७,५१२,४२९	९,२१७,११५,२०६
२.१	स्थिर सम्पत्ती (खुद)	३९,४९९,२०५	४३,३८८,७८९	४५,०४८,१५३
२.२	दीर्घकालिन लगानी तथा कर्जा	१०,४२३,०१३,३३४	९,८७९,६२३,२१८	५,२६१,८४७,१२६
२.३	बीमालेखको धितोमा कर्जा	९५५,२०६,७११	९१६,१९३,४३२	८२१,५४४,९०९
२.४	खुद चालू सम्पत्ती (३-४)	२,२८९,३७६,८९२	२,१३८,३०६,९९०	३,०८८,६७९,०१८
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्चहरू	-	-	-
२.६	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान	-	-	-
३	चालू सम्पत्ती कर्जा तथा पेसकीहरू (३.१ देखि ३.३ सम्म)	३,२०२,२२४,०३४	२,८५७,२९९,४४४	४,०१२,६५४,१७३
३.१	नगद तथा चेक मौज्जात	१२३,९१४,४५९	८३,५२८,४१६	१५४,००८,८७७
३.२	अल्पकालिन लगानी तथा कर्जा	१,४८१,३६६,६०८	१,२३४,९५४,८५६	२,८३८,२७५,९०३
३.३	अन्य सम्पत्ती	१,४९६,९४०,४६७	१,५३७,८१६,१७२	१,०२०,३७०,३९४
४	चालू दायित्व तथा व्यवस्थाहरू (४.१ देखि ४.४ सम्म)	९१२,८४७,१४२	९५८,९९३,४५४	९२३,९७६,१५५
४.१	चालू दायित्व	५८९,७८८,७५१	४८७,३४२,१२३	६२६,९००,९७०
४.२	असमाप्त जोखिम बापत व्यवस्था	१०६,७४९,१२९	७३,९५३,२४६	२३८,३८३,९६८
४.३	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१२८,४९९,४४०	१३८,६३२,१०१	१२२,७४०,४०१
४.४	अन्य व्यवस्था	२०३,४५९,८२१	१४१,२९३,९८०	४५,९५०,८१५

नाफा-नोक्सान हिसाब

क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यसम्ममा	अधिल्लो त्रैमासिकको अन्त्यसम्ममा	अधिल्लो आव.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
१	आम्दानी (१.१ देखि १.५ सम्म)	२०९,९९८,८७१	१७३,१८२,५४०	१६१,२६७,९३९
१.१	आय व्यय हिसाबबाट सारेको	७५,११९,५९२	८०,५११,०१७	४०,३१८,५०७
१.२	जीवन बीमा कोषबाट सारेको	-	-	-
१.३	लगानी कर्जा तथा अन्यबाट आय	१३४,८७९,२७९	९२,५३१,५३३	११७,९७३,२४२
१.४	व्यवस्था फिर्ता	-	-	२,९७६,१८९
१.५	अन्य आम्दानी	-	-	-
२	व्यवस्थापन तथा खर्चहरू (२.१ देखि २.६ सम्म)	१८२,७२४,५२९	१०२,३०८,५६२	७८,७५७,९४१
२.१	व्यवस्थापन खर्च	६८,१८४,६१६	४५,९८४,०३०	७०,५०६,९४२
२.२	अपलेखन खर्च	-	-	-
२.३	अन्य खर्चहरू	-	-	-
२.४	नोक्सानीको लागि व्यवस्था	१११,८११,४७९	४९,२३७,१३३	-
२.५	कर्मचारी आवास व्यवस्था	-	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	२,७२७,४३४	७,०८७,३९९	८,२५१,०००
२.७	आयकर	-	-	-
२.८	जीवन बीमा कोषमा सारेको	-	-	-
२.९	खुद नाफा/(नोक्सान) (१-२)	२७,२७४,३४२	७०,८७३,९८८	८२,५०९,९९८

*दीर्घकालीन बजार मार्फत शेयरमा लगानी गरिएको र हाल निरन्तर रुपमा शेयरको मूल्यमा गिरावट आएको कारणले खुद नाफा घटन गएको देखिन्छ तथापी शेयरको मूल्यमा सुधार आउँदा पुनः नाफा बढ्ने छ ।

एकिकृत आय व्यय हिसाब

क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यसम्ममा	अधिल्लो त्रैमासिकको अन्त्यसम्ममा	अधिल्लो आव.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
१	आय (१.१ देखि १.७ सम्म)	६,८४६,९९४,४९९	४,५६०,८१५,९९८	५,९४७,९९९,७८३
१.१	बीमाशुल्क (खुद)	५,९९८,९९४,६९०	३,९८९,९७०,३४५	५,०५५,११५,६२०
१.२	पुनर्बीमा कर्मिशन आय	-	-	-
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	५५५,७४७,४८८	३४४,६७१,३६१	४७८,९७४,२५६
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	६९,२८७,९६७	४५,५७८,२९०	६०,६०९,७१०
१.५	अन्य प्रत्यक्ष आय	२०,३८७,९०५	१२,१५१,३१४	१२,७५७,०९५
१.६	त्रैमासिकको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	२,८१७,७४२	२,५४९,१०२	३,८८७,२६०
१.७	त्रैमासिकको शुरूको असमाप्त जोखिम बापत व्यवस्था	१९९,६५८,७०८	१६५,८९५,५८८	३३६,२५५,८४२
२	व्यय (२.१ देखि २.१० सम्म)	४,०९१,६००,१४९	२,६०४,१५७,६९२	३,३७०,७९९,९१०
२.१	दावी भुक्तानी (खुद)	२,३५४,६९४,७६४	१,४०६,२२०,६९९	१,४५९,७१०,५०१
२.२	आयकर कर्मिशन	९३७,४९६,४४२	६४८,८००,०११	९६४,९६७,५३१
२.३	स्वास्थ्य परीक्षण शुल्क	५,९४५,६६७	४,८०५,०४०	९,४६६,५९०
२.४	पुनर्बीमा कर्मिशन खर्च	-	-	-
२.५	सेवा शुल्क (खुद)	५९,९८२,९४७	३९,८९९,७०३	५०,५५१,१५६
२.६	अन्य प्रत्यक्ष खर्च	२९०,११५	१३९,६२४	४१७,२८७
२.७	व्यवस्थापन खर्च	६१३,६०७,४४५	४१३,८५६,२६७	६३४,५६२,४७५
२.८	आयकर	-	-	-
२.९	बीमाशुल्कको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१२,८४९,४४०	१२,४८३,१०१	१२,७४०,४०१
२.१०	त्रैमासिकको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था	१०६,७४९,१२९	७३,९५३,२४६	२३८,३८३,९६८
३	बचत (१-२)	२,७५५,३९४,३५०	१,९५६,६५८,३०६	२,५७७,३९९,८७३
३.१	जीवन बीमा कोषमा सारेको बचत/(नोक्सान)	२,६७९,७४४,७५८	१,८७६,००७,२९०	२,५३६,०८१,३६६
३.२	नाफा नोक्सान हिसाबमा सारेको बचत/(नोक्सान)	७५,६५९,६०२	८०,६५१,०१७	४०,३१८,५०७

अन्य विवरण

क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यसम्ममा	अधिल्लो त्रैमासिकको अन्त्यसम्ममा	अधिल्लो आव.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
१	बीमाशुल्क आर्जन (कुल) (रकम रु. हजारमा) हालसम्म	२१,६७६,८५८	१९,५९८,६८८	१३,८१९,३३३
२	बीमाशुल्क आर्जन (यस त्रैमास सम्ममा) (रकम रु. हजारमा)	६,२२५,८६४	४,१३४,६८४	५,२४९,६२२
३	बीमालेख (संख्यामा) (यस त्रैमास सम्ममा)	२९,९५०	२२,१०४	३४,८४३
४	कुल दावी भुक्तानी रकम (रु. हजारमा) हालसम्म**	५,४४२,४२६	४,६२६,१७८	२,५३६,०६९
५	कुल दावी भुक्तानी रकम (यस त्रैमास सम्ममा) (रकम रु. हजारमा)**	२,३८७,३३७	१,४६६,४७५	१,४५९,७११
६	कुल दावी भुक्तानी (संख्यामा) हालसम्म*	१,३३५	१,०९८	५९३
७	कुल दावी भुक्तानी (संख्यामा) (यस त्रैमास सम्म)*	५८२	३४५	३४२
८	भुक्तानी हुन बाँकी दावी रकम (रु. हजारमा)	१२,८४९	१२,४८३	१२,७४०
९	भुक्तानी हुन बाँकी दावी संख्यामा	४९	५१	३०
१०	कुल कायम रहेको बीमालेखको संख्या (हालसम्म)*	२४८,८९३	२४४,७६४	२७७,९३३
११	घोषित मुनाफा (बोनस) को दर (.....देखि.....सम्म)	२०-७२	२०-७२	२०-७२
१२	अन्तरिम मुनाफा (बोनस) को दर (.....देखि.....सम्म)	२०-७२	२०-७२	२०-७२

*वैदेशिक रोजगार बीमा व्यावसाय पुलको बीमालेखको संख्या गणना गरिएको छ ।

**आंशिक अवधि समाप्ति दावी भुक्तानी रकम समावेश गरिएको छ ।

नोटः

- क) आ.व.२०७४/७५, आ.व. २०७५/७६ र आ.व. २०७६/७७ को विमांकीय मूल्याङ्कन अनुसार वित्तीय विवरणमा समायोजन गरिएको छ । आ.व.२०७७/७८ को विमांकीय मूल्याङ्कन र सो पश्चात् हुन आउने प्रतिफलले प्रतिशेयर आम्दानी तथा नेटवर्थ सवैमा परिवर्तन हुनेछ र पुनः नयाँ बोनस दर कायम गरिनेछ ।
- ख) कर योग्य आय गणना गर्दा ऋणात्मक हुन आएकोले कर बापतको व्यवस्था गरिएको छैन ।
- ग) लेखा परिक्षण नभएका अर्कहरू लेखा परीक्षण तथा नियमनकारी निकाय बीमा समितिको निर्देशन पश्चात् हेर फेर हुन सक्नेछ ।

कारोवार प्रारम्भ मिति: २०७४/०८/०६

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ नियम २६ को उपनियम (१) सँग सम्बन्धित

आ.व.२०७८/०७९ को तेश्रो त्रैमासिक प्रतिवेदन

१) वित्तीय विवरण

- क) कम्पनीको तेश्रो त्रैमासिक अवधिमा वित्तीय विवरणहरू (लेखा परीक्षण हुन बाँकी) यसै साथ प्रकाशित गरिएको छ ।
- ख) प्रमुख वित्तीय अनुपातहरू: बीमाशुल्क मूल्यांकन पश्चात् प्राप्त हुने मुनाफा जोड्दा वित्तीय अनुपातहरू फरक पर्ने सक्छ ।

प्रति शेयर आम्दानी (वार्षिकरण)	मूल्य आम्दानी अनुपात	प्रति शेयर नेटवर्थ	प्रति शेयर कुल सम्पत्तिको मूल्य
--------------------------------	----------------------	--------------------	---------------------------------

१.६९	३८९.६७	१५६.४७	६८०.००
------	--------	--------	--------

२) व्यवस्थापकीय विश्लेषण

- क) यस त्रैमासिक सम्ममा कम्पनीको कुल बीमा शुल्क (वैदेशिक रोजगार म्याद बीमा समेत गरी) रकम रु.६२२.५९ करोड रहेको छ । जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमा शुल्क भन्दा १८.७८ प्रतिशतले बढि हुन गएको छ ।
- ख) कम्पनीले नवनिर्गत, आकर्षक र जनउपयोगी जीवन बीमा योजनाहरू ल्याई "जीवन अमूल्य छ, सुरक्षित गर्नुहोस्" भन्ने अभियानका साथ कारोवारको पहुँचलाई देशव्यापी बनाउने प्रक्रिया प्रारम्भ गरेको छ ।
- ग) लघुबीमा लाई खासगरी ग्रामिण क्षेत्रमा सशस्त बनाउन ग्रामिण भेगमा शाखाहरूको पहुँच बढाउँदै ग्रामिण तहसम्म कम्पनीको पहुँच विस्तार गरिने छ ।
- घ) यस तेश्रो त्रैमासिक अवधिमा कम्पनीको वित्तीय विवरणहरूमा प्रतिकूल असर पर्ने कुनै कार्य गरेको छैन ।

३) कानुनी कारवाही सम्बन्धि विवरण

यस अवधिमा कम्पनीले, कम्पनीको विरुद्ध, संस्थापक वा संचालकको विरुद्धमा कुनै मुद्दा दायर भएको छैन ।

४) संगठित संस्थाको शेयर कारोवार सम्बन्धि विश्लेषण

(क) शेयरको मूल्य बजारमा हुने कारोवारले निर्धारण गर्दछ ।

(ख) त्रैमासिक अवधिमा शेयर कारोवारको विवरण :

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोवार संख्या	कारोवार दिन
--------------	---------------	--------------	----------------	-------------

७६	५८८	६४९.१०	१९,३४,०४५	५८
----	-----	--------	-----------	----

५) समस्या तथा चुनौती

- क) विश्वमा महामारीको रुपमा फैलिएको कोरना भाइरस (COVID-19 pandemic) ले पार्न सक्ने असर, देशमा आर्थिक मन्दी, क्रयशक्तिमा हास, जीवन बीमा सम्बन्धि सर्वसाधारणमा प्रयाप्त जानकारी नहुनु तथा बीमा क्षेत्रमा दक्ष जनशक्तीको कमी,
- ख) लगानीको क्षेत्र सीमित हुनु,
- ग) बीमा व्यवसायमा विद्यमान अस्वस्थ प्रतिस्पर्धाहरू ।

६) संस्थागत सुशासन

यस कम्पनीले विद्यमान कानून तथा नीति नियम र नियमनकारी निकायहरूबाट प्राप्त निर्देशन मुताबिक आफ्नो व्यवसाय संचालन गर्दै आएको छ । कम्पनीले आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाउन विभिन्न उप-समितिहरू गठन गरी व्यवसाय संचालन गर्दै आएको छ । कम्पनीले नियमित रुपमा आन्तरिक लेखा परिक्षण गराई र आन्तरिक लेखापरिक्षकको सुझावलाई कार्यान्वयन गरेको छ । कम्पनीले नियमनकारी निकायको निर्देशन अनुरूप विभिन्न नीति,नियम,निर्देशिका तथा दिग्दर्शन बनाई कम्पनीले कार्य सम्पादन गरेको छ ।

७) सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण

आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै उद्घोष गर्दछु की मैले जाने वुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।